



लोक सेवा आयोग

हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६८२२

इमेल: hetauda@psc.gov.np

रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर/ जल विज्ञान सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।

सूचना नं. ६०/०७९-८०, मिति २०७९/११/१४

लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००२-१२००८/२०७८-७९ (खुला तथा समावेशी), १२००९/२०७८-७९ (खुला), १२०१२/२०७८-७९ (खुला) र १२०१३/२०७८-७९ (महिला), इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे / स्यानिटरी / इरिगेशन / हाइड्रोलोजी उपसमूह, रा. प. अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर / जल विज्ञान सहायक पदमा **हेटौंडा परीक्षा केन्द्र** राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा पूर्व प्रकाशित कार्यक्रम अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) को पालना गर्ने गराउने गरी देहाय बमोजिमको मिति, समय र स्थानमा लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै सहयोगी लेखक आवश्यक पर्ने उम्मेदवारहरूले सहयोगी लेखक माग गर्नु पर्ने कारण र प्रमाण सहितका कागजात संलग्न राखी लोक सेवा आयोग, नियमावली, २०७९ को नियम ६८(१) बमोजिम परीक्षा शुरु हुने मिति भन्दा १०(दश) दिन अगावै यस कार्यालयमा निवेदन दिनु पर्नेछ । परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ ।

परीक्षा कार्यक्रम

पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
प्रथम	सामान्य ज्ञान र सामान्य अभिक्षमता परीक्षण (General Awareness & General Aptitude Test) र सेवा सम्बन्धित कार्य ज्ञान (Job Based Knowledge)	बस्तुगत (बहुवैकल्पिक प्रश्न)	२०७९/११/३०, बिहान ७:०० बजे	४५ मिनेट
द्वितीय	सेवा सम्बन्धित कार्य ज्ञान (Job Based Knowledge)	विषयगत	२०७९/११/३०, बिहान ८:१५ बजे	२ घण्टा १५ मिनेट

परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको रोल नं.	परीक्षार्थी संख्या	परीक्षा भवन
१	३१३२०७ देखी ३१३५२७ सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा, (केन्द्र -क)।
२	३१३५२८ देखी ३१४०७८ सम्म	२००	श्री सिद्धार्थ मा.वि., नगरपालिका रोड, हेटौंडा, (केन्द्र -ख)।
३	३१४०७९ देखी ३१४२७८ सम्म	२००	श्री भुटनदेवी मा.वि.(प्राविधिक शिक्षालय),हेटौंडा, (केन्द्र -क)।
४	३१४२७९ देखी ३१५८१९ सम्म	२००	श्री भुटनदेवी मा.वि.(प्राविधिक शिक्षालय),हेटौंडा, (केन्द्र -ख)।
५	३१५८२० देखी माथि हेटौंडा परीक्षा केन्द्र राखेका सबै उम्मेदवारहरू र हाइड्रोलोजी उपसमूहको रोल नं. ४१०००२	२८१ र बाँकी सबै	श्री आधुनिक मा.वि. हेटौंडा ।

नोट: हाइड्रोलोजी उपसमूह तर्फका रोल नं. ४१०००१, ४१०००३ र ४१०००४ को परीक्षा केन्द्र हाइवे उपसमूह तर्फको परीक्षा केन्द्रमा समावेश गरिएको छ ।

द्रष्टव्य:-१

- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित गराइने छैन ।
- परीक्षा शुरु हुनु भन्दा १ घण्टा अगाडी परीक्षा केन्द्रमा आईपुग्नु पर्नेछ ।
- परीक्षा भवनमा मोबाईल तथा बिद्युतीय सामग्री निषेध गरिएको छ । परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन ।
- परीक्षामा **कालो मसी** मात्र प्रयोग गर्नुपर्नेछ । साथै उत्तरपुस्तिकामा सिसाकलम प्रयोग गर्न पाइने छैन ।



लोक सेवा आयोग हेटौंडा कार्यालय



हेटौंडा

वेबसाइट: www.psc.gov.np

फोन: ०५७-५२०३०२

फ्याक्स: ०५७-५२६८२२

इमेल: hetauda@psc.gov.np

च) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।

- छ) परीक्षार्थीले परीक्षामा सहभागी हुन आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।
- ज) वस्तुगत बहुउत्तर (Multiple Choice) प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठुलो अक्षर (Capital Letter) मा A,B,C,D लेखिएको उत्तरलाई मात्र मान्यता दिइने छ ।

द्रष्टव्य:- २ संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड, २०७७ (संसोधन सहित) अनुसार परीक्षार्थीले देहायका विषयहरूको पूर्ण पालना गर्नुपर्नेछ ।

- क) परीक्षा केन्द्र प्रवेश गर्नु अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाईजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- ख) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा, परीक्षा केन्द्रबाट बाहिरिदा एकआपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ ।
- ग) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशन पूर्ण पालना गर्नु पर्नेछ ।
- घ) कोभिड-१९ संक्रमित उम्मेदवारहरूको लागि **बिशेष परीक्षा केन्द्रको** ब्यबस्था गरिने हुँदा संक्रमित परीक्षार्थीहरूले आफु संक्रमित भएको जानकारी यस कार्यालयको फोन नं. ०५७-५२०३०२, ५२६८२२ मा सम्पर्क गरी वा इमेल hetauda@psc.gov.np तथा निवेदनको माध्यमबाट सो को जानकारी यस कार्यालयलाई दिनुहुन सुचित गरिन्छ ।

(सुरेश साह)
कम्प्युटर अपरेटर

(बद्रीनाथ सापकोटा)
शाखा अधिकृत

(कुमार प्रसाद कोइराला)
उपसचिव